

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५
को नियम ३ बमोजिम सार्वजनिक गरिएको



२०८२ साल साउन, भदौ र असोज महिनामा सम्पादित प्रमुख क्रियाकलापहरू

(स्वतः प्रकाशन)



मेलम्ची नगरपालिका
सिन्धुपाल्चोक
बागमती प्रदेश
२०८२ साल कार्तिक १३

हाम्रो भनाई

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको व्यवस्था बमोजिम सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३/३ महिनामा प्रकाशित गर्नु पर्ने कानुनी व्यवस्था छ । सोही प्रयोजनको लागि ऐन र नियमालवीमा गरी २० वटा शिर्षकहरू उल्लेख गरिएका छन् । सूचनाको हकको संरक्षण, सम्बर्द्धन र प्रचनल गराउन कटिबद्ध रहेको यस कार्यालयले २०८२ साल साउन, भदौ र असोज महिनाको अवधिमा सम्पादित गरेको प्रमुख कार्यहरू सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको हो । सो अवधिमा कार्यालयका नियमित, आकस्मिक तथा विकास सम्बन्धी भएका अन्य कार्यहरू वार्षिक प्रतिवेदनमा पुन प्रकाशन हुने छन् ।

मेलम्ची नगरपालिका

मिति २०८२।०७।१३

विषयसूची

विषय	पृष्ठ
१. कार्यालयको स्वरूप र प्रकृति	१
२. कार्यालयको काम कर्तव्य र अधिकार	२
३. कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण	२०
४. कार्यालयबाट प्रदान गरिने सेवाहरू	२०
५. कार्यालयमा रहेका शाखा र जिम्मेवार अधिकारी र शाखा प्रमुख	२१
६. सेवा प्राप्त गर्दा लाग्ने दस्तुर र अवधि	२१
७. निवेदन उजुरी उपर निर्णय गर्ने प्रकृया र अधिकारी	२२
८. निर्णय उपर उजुरी सुन्ने अधिकारी	२२
९. सम्पादन गरेका कामको विवरण	२२
१०. सूचना अधिकारी, प्रवक्ता र प्रमुखको नाम पद	३०
११. ऐन नियम कार्यविधि र निर्देशिकाको सूची	३०
१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण	३०
१३. तोकिए बमोजिमका अन्य विवरणहरू	३०
१४. अघिल्लो आ.व. मा संचालित कार्यक्रमहरू	३०
१५. कार्यालयको वेबसाईट	३१
१६. सूचना परियोजनामा प्राप्त भएको वैदेशिक सहायता, ऋण, अनुदान एवम् सम्झौता सम्बन्धी विवरण	३१
१७. कार्यालयले संचालन गरेको कार्यक्रम र सो को प्रतिवेदन	३१
१८. कार्यालयले वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली	३१
१९. सूचना माग सम्बन्धी निवेदन	३१
२०. कार्यालयका सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण	३१

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५
को नियम ३ बमोजिम सार्वजनिक गरिएको

मिति २०८२ साउन १ गते देखि २०८२ असोज मसान्तसम्म

१. कार्यालयको स्वरूप र प्रकृति

मेलम्ची नगरपालिका नेपालको संविधान बमोजिम मुलुक संघीय संरचनामा गएपछि वि.सं. २०७३ सालमा स्थापना भएको हो । यसमा १ नगर प्रमुख, १ नगर उपप्रमुख तथा १३ वटाहरूमा हरेक वडामा १ जना वडा अध्यक्ष, १ जना महिला सदस्य, १ जना दलित सदस्य सहित ५ जनाको समिति रहने व्यवस्था छ । समावेशी प्रतिनिधित्व हुने गरी ६९ जनाको कार्यपालिका सदस्य रहने व्यवस्था छ । नेपालको संविधानको भाग १७, १८, २० तथा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम सरकारका तीनैवट अंगहरू व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिका समेतको परिकल्पना गरे अनुरूप यस नगरपालिकामा पनि ती सबै अंगहरूको व्यवस्था गरिएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाहरूको अपेक्षा, आकाङ्क्षा र भावना अनुरूप गतिशिल समाजको निर्माण गरी आर्थिक समुन्नतको बाटोमा अग्रसर हुनको लागि यस पालिका लागि रहेको छ । नगरक्षेत्रभित्र नियमित प्रशासनिक, आकस्मिक तथा विकासका कार्य गरी दीगो शान्ति, विकास, सुशासन कायम गरी समृद्धीको मार्ग तर्फ उन्मुख भइरहेको छ । नेपालको संविधान अनुरूप स्थापना भएको हुनाले राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व समेतलाई आत्मसात गरी कार्य गर्दै आइरहेको छ ।

क. लक्ष्य

"व्यवसायिक कृषि, राजगारीमूलक पर्यटन, स्थानीय श्रोत साधनमा आधारित उद्योग र वातावरणमैत्री पूर्वाधारको विकास गरी समृद्ध नगर बनाउने" भन्ने पाँच वर्षे लक्ष्यमा नगरपालिका केन्द्रित हुनेछ ।

ख. दीर्घकालिन सोच

"मेलम्ची नगर समृद्धीको आधार, कृषि, पर्यटन, उद्योग र जलाधार" भन्ने २० वर्षे दीर्घकालिन सोचका साथ यस नगरपालिकाका नीति, कार्यक्रम तथा योजनाहरु लक्षित हुने छन् ।

२. कार्यालयको काम, कर्तव्य र अधिकार

(१) स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ बमोजिम यस नगरपालिकाको एकल काम, कर्तव्य र अधिकार देहाए बमोजिम रहेको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा २ बमोजिम यस नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छः-

- नगर प्रहरीको गठन, संचालन, व्यवस्थापन, नियमन तथा प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन गर्ने ।
- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन, नियमन, दर्ता, अनुमति, खारेजी, विघटन, संघ प्रदेशसँग समन्वय, तथ्यांक व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने ।
- एफ.एम. सञ्चालन अनुमति, नविकरण, नियमन र खारेजी गर्ने ।
- स्थानीय कर, सेवा, शुल्क तथा दस्तुर निर्धारण, संकलन व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड कार्यान्वयन तथा नियमन गर्ने ।
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त योजना, कार्यान्वयन र नियमन जनशक्ति व्यवस्थापन र वृत्तिविकास गर्ने ।
- स्थानीय तथ्यांक र अभिलेख संकलन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने
- स्थानीयस्तरका विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन गर्ने,
- आधुनिक र माध्यमिक शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने,
- आधारभूत स्वास्थ्य र सरसफाइ सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने,

- स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा कार्यान्वयन, अनुगमन र नियमन गर्ने,
- गाउँसभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी नीति कानून र कार्यविधि, रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति, सभाका समितिहरू गठन तथा सञ्चालन गर्ने,
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना निर्माण, कार्यान्वयन, अनुगमन र नियमन गर्ने,
- स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी, दाखिला खारेज, भूमि वर्गीकरण अनुसारको लगत, समन्वय सहजीकरण तथा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी कार्य गर्ने,
- ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन गर्ने,
- बेरोजगारको तथ्यांक संकलन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण गर्ने,
- खानेपानी, साना जलविद्युत् आयोजना, वैकल्पिक उर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,
- विपद व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन, र नियमन गर्ने,
- जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी नीति, कानून, मापदण्ड,
- योजना, कार्यान्वयन र नियमन गर्ने,
- भाषा, संस्कृति र ललितकलाको संरक्षण सम्बन्धी नीति, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,

(२) नगरपालिकाले सङ्घ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ । सो अनुरूप सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा सङ्घ तथा प्रदेश कानूनको अधीनमा रहने गरी तोकिएका काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

क. खेलकुद र पत्रपत्रिका

- (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय,
- (३) खेलकुदको विकास र प्रवर्द्धन,
- (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
- (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन ।

ख. स्वास्थ्य

- (१) सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- (२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन,
- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- (५) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,

- (८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
- (१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- (११) स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- (१४) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।

ग. विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र संकलन सम्बन्धी व्यवस्थापन ।

घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

(१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,

(२) प्राकृतिक स्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्कलन, समन्वय र नियमन,

(३) खनिज पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी सङ्कलन,

(४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन,

(५) पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन ।

ङ. वन, जंगल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

(१) वन, जल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

(२) स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,

(३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,

(४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,

(५) स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,

(६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,

(७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,

- (८) वनबीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाकन र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाकन,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अनुगमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,

(२५) स्थानीयस्तरमा न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,

(२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

च. सामाजिक सुरक्षा र गरिबी निवारण

(१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,

(२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,

(३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,

(४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याकं र सूचना व्यवस्थापन,

(५) गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,

(६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याकं

(१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,

(२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।

ज. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनः निर्माण ।

झ. सुकुम्बासी व्यवस्थापन

(१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,

(२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन ।

ज. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

(१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,

(२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको संकलन तथा बाँडफाँट ।

ट. सवारी साधन अनुमति

(१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,

(३) वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपागंता र लैंगिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन ।

(४) माथि उल्लिखित अधिकारका अतिरिक्त नगरपालिकाको थप काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

क. भूमि व्यवस्थापन

(१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,

(२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,

(३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन ।

ख. सञ्चार सेवा

(१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,

(२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने ।

ग. यातायात सेवा

(१) स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

(२) राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साझेदारी र सहकार्य ।

(३) सङ्घ वा प्रदेशले संविधान तथा प्रचलित कानून बमोजिम आफ्नो अधिकारक्षेत्रभित्रको कुनै विषय नगरपालिकालाई कानून बनाई निक्षेपण गर्न सक्नेछ ।

(४) नगरपालिकाले काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।

(५) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ ।

घ. संघ, संस्था दर्ता तथा नवीकरण

(१) संघ, संस्था परिचालन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(२) स्थानीय स्तरका संघ, संस्थाको दर्ता तथा नवीकरण ।

(३) वडा समितिको काम, कर्तव्य र अधिकार: स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १२

बमोजिम वडा समितिको काम, कर्तव्य र अधिकार तोक्दा कम्तीमा देहाय बमोजिम तोकिएको छ :-

क. वडाभित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- (१) सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- (२) टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- (३) वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

ख. तथ्याकं अद्यावधिक तथा संरक्षण

- (१) निजी घर तथा घर परिवारको लगत राख्ने,
- (२) ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- (३) खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, धार्मिक तथा सांस्कृतिकस्थल, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुंगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याकं सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याकं र सूचना सहितको वडाको पाश्वर्यचित्र तयार तथा अद्यावधिक गर्ने,

ग. विकास कार्य

- (१) बाल उद्यानको व्यवस्था गर्ने,
- (२) अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,

- (३) पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालक्लब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- (४) वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने,
- (५) खोप सेवा कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने,
- (६) पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने,
- (७) वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- (८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- (९) सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतिकालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- (१०) वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- (११) घरबाट निकास हुने फोहरमैलाको संकलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- (१२) कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- (१३) कृषि बीउ विजन, मल तथा औषधिको माग संकलन गर्ने,
- (१४) कृषिमा लाग्ने रोगहरूको विवरण संकलन गर्ने,
- (१५) पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- (१६) वडाभित्रको चरनक्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,

- (१७) स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- (१८) स्थानीय मौलिकता झल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- (१९) वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- (२०) अन्तरविद्यालय तथा क्लब मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- (२१) वडा क्षेत्रभित्रको बाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- (२२) वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- (२३) बाटोघाटोमा बाढी, पहिरो, हुरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पञ्छाउने,
- (२४) घरेलु उद्योगको लगत संकलन तथा सम्भाव्यता पहिचान गर्ने,
- (२५) वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- (२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख संकलन तथा संरक्षण गर्ने,
- (२७) व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- (२८) सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- (२९) वडालाई बालमैत्री बनाउने,
- (३०) वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,

- (३१) विभिन्न समुदायविच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- (३२) बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- (३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र संकलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- (३४) अशक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्‍याई औषधोपचार गराउने,
- (३५) असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- (३६) सडक बालबालिकाको उद्धार र पुनर्स्थापनाको लागि लगत संकलन गर्ने,
- (३७) वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- (३८) वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने, गराउने,
- (३९) वडालाई वातावरणमैत्री बनाउने,
- (४०) प्रागांरिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने,
- (४१) वडाभित्र घरबास पर्यटन (होम स्टे) कार्यक्रम प्रवर्द्धन गर्ने ।

घ. नियमन कार्य

- (१) वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको अनुगमन तथा नियमन गर्ने,

- (२) सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- (३) खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- (४) वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने,
- (५) हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- (६) विद्युत चुहावट तथा चोरी नियन्त्रणमा सहयोग गर्ने ।

ड. सिफारिस तथा प्रमाणित गर्ने

- (१) नाता प्रमाणित गर्ने,
- (२) नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- (३) बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- (४) बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने,
- (५) मोही लगत कट्टाको सिफारिस गर्ने,
- (६) घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,
- (७) जन्म मिति प्रमाणित गर्ने,
- (८) व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
- (९) विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- (१०) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,

- (११) वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजी भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने,
- (१२) घर पाताल प्रमाणित गर्ने,
- (१३) व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- (१४) जग्गा धनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस गर्ने,
- (१५) कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक-फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,
- (१६) नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- (१७) जग्गा धनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस गर्ने,
- (१८) कित्ताकाट गर्न सिफारिस गर्ने,
- (१९) संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- (२०) जीवितसँगको नाता प्रमाणित गर्ने,
- (२१) मृतकसँगको नाता प्रमाणित तथा सर्जमिन सिफारिस गर्ने,
- (२२) जीवित रहेको सिफारिस गर्ने,
- (२३) हकवाला वा हकदार प्रमाणित गर्ने,
- (२४) नामसारी गर्न सिफारिस गर्ने,
- (२५) जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- (२६) उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,

- (२७) आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने,
- (२८) जग्गा मूल्यांकन सिफारिस गर्ने,
- (२९) विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- (३०) अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस गर्ने,
- (३१) वैवाहिक अंगीकृत नागरिकता सिफारिस गर्ने,
- (३२) आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस गर्ने,
- (३३) विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने,
- (३४) धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- (३५) प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

१३. न्यूनतम दररेट निर्धारण गर्ने: नगरपालिकाले आफ्नो क्षेत्रभित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनको लागि निर्माण सामग्री, ज्याला, भाडा तथा महसुलको स्थानीय न्यूनतम दररेट तोक्ने छ । श्रमिकको ज्यालादर निर्धारण गर्दा नेपाल सरकारले निर्धारण गरेको राष्ट्रिय न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तोक्ने छ र उक्त कार्य प्रत्येक आर्थिक वर्ष शुरु हुनुभन्दा पन्ध्र दिन अगावै तोकी सक्नु पर्नेछ ।

१४. समिति, उपसमिति वा कार्यदल गठन गर्न सक्ने: कार्यपालिकाले आफ्नो काम कारबाही व्यवस्थित गर्न आवश्यकता अनुसार कुनै सदस्यको संयोजकत्वमा समिति वा उपसमिति गठन गर्न सक्नेछ ।

(२) गाउँपालिका तथा नगरपालिकाले विषय विज्ञता आवश्यक पर्ने क्षेत्रमा कुनै सदस्य वा विषय विज्ञको संयोजकत्वमा कार्यदल गठन गर्न सक्नेछ । समिति, उपसमिति वा कार्यदलको कार्यक्षेत्र, कार्यावधि र अन्य विषय त्यस्तो समिति, उपसमिति वा कार्यदल गठन गर्दाको बखत तोके बमोजिम हुनेछ ।

१५. परिचालन र समन्वय गर्ने: नगरपालिकाले स्थानीयस्तरमा विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी कार्य गर्दा आफ्नो क्षेत्रभित्रका उपभोक्ता, निजी क्षेत्र, सामुदायिक सङ्घ संस्था, सहकारी संस्था तथा गैरसरकारी क्षेत्रको परिचालन र समन्वय प्रवर्द्धनलाई प्रोत्साहन गर्न सक्नेछ ।

१६. कार्यविभाजन र कार्यसम्पादन: कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन सम्बन्धी व्यवस्था सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुनेछ । कार्यविभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडा अध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार समेत उल्लेख भएको हुनु पर्नेछ । कार्यविभाजन तथा कार्य सम्पादन नियमावली स्वीकृत वा संशोधन भएको मितिले पन्ध्र दिनभित्र प्रदेश र नेपाल सरकारमा पठाउनु पर्नेछ । नियमावलीबाट पदाधिकारीको कार्यविभाजन वा काम, कर्तव्य र अधिकार नतोकिएसम्मको लागि निजको काम, कर्तव्य अधिकार देहाय बमोजिम हुनेछ:-

क. अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार: अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(१) सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,

(२) सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने,

(३) वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने,

(४) सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने,

(५) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने,

(६) कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने,

(७) उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिकाका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने,

(८) वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित नेपाल कानून बमोजिम स्थानीय तहबाट गर्नु पर्ने प्रमाणित वा सिफारिस गर्ने,

(९) नगरपालिकाको चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने,

(१०) नगरपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,

(११) सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने,

(१२) सात दिनभन्दा बढी समय नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने,

(१३) सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।

ख. उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकार: उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(१) न्यायिक समितिको संयोजक भई कार्य गर्ने,

(२) अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने,

(३) गैरसरकारी सङ्घ संस्थाका क्रियाकलापको समन्वय गर्ने,

(४) उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने,

(५) योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने,


(६) सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने,

(७) सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने,

(८) सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।

३. कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण

३.१ स्वीकृत संगठन संरचना



३.२ कर्मचारी संख्या :

कार्यालयमा नेपाल सरकारले समायोजनमार्फत पठाएका कर्मचारीहरू तथा स्थानीय तहमा तत्कालिन अवस्थामा कार्यरत कर्मचारीहरू रहेका छन् ।

३.२.१. स्वीकृत कर्मचारी दरबन्दी संख्या २१४ जना

३.२.२. कर्मचारी कार्यरत संख्या २१७ जना (३ जना ज्यालादारीका कार्यरत रहेको)

३.३ कार्य विवरण

<https://www.melamchimun.gov.np/TOR>

४ कार्यालयबाट प्रदान गरिने सेवाहरू सेवाहरू

<https://www.melamchimun.gov.np/citizen-charter>

५. कार्यालयमा रहेका शाखा र जिम्मेवार अधिकारी

क्र.सं.	शाखा	जिम्मेवारी अधिकारी
१	प्रशासन तथा जनशक्ति विकास शाखा	झपेन्द्रराज खरेल
२	आन्तरिक व्यवस्थापन तथा खरिद शाखा	जयराम घोरासैनी
३	आर्थिक प्रशासन शाखा	मुरारी पुडासैनी
४	राजस्व व्यवस्थापन शाखा	राजेन्द्र दुलाल
५	सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा	माधव दुलाल
६	योजना, बजेट तथा अनुगमन शाखा	रामकुमार के.सी.
७	सूचना तथा प्रविधि र अभिलेख शाखा	अर्पना श्रेष्ठ
८	उद्योग, पर्यटन, सहकारी तथा उपभोक्ता हित प्रवर्धन शाखा	शिव बहादुर खत्री
९	कृषि विकास शाखा	अमरनार्थ आचार्य
१०	पशु सेवा शाखा	उपेन्द्र पण्डित
११	स्थानीय पूर्वाधार विकास शाखा	राजु दंगाल, तिलक बस्नेत
१२	भवन तथा शहरी विकास शाखा	अन्जना कार्की
१३	वातावरण, सरसफाई तथा विपद् व्यवस्थापन शाखा	सबुना गमाल
१४	शिक्षा, युवा तथा खेलकुद शाखा	राजाराम ढुङ्गाना
१५	महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखा	लक्ष्मी परियार
१६	जनस्वास्थ्य शाखा	परशु राम श्रेष्ठ
१७	रोजगार सेवा केन्द्र	रन्जन श्रेष्ठ

६. सेवा प्राप्त गर्दा लाग्ने दस्तुर र अवधि

<https://www.melamchimun.gov.np/citizen-charter>

७. निवेदन उजुरी उपर निर्णय गर्ने प्रकृया र अधिकारी

यस कार्यालयबाट प्रवाह हुने सेवा प्राप्त गर्नको लागि प्रचलित कानून बमोजिम प्रचलनमा रहेको फारम, तथा निवेदनका ढाँचाहरूमा निवेदन प्रमुख प्रशासकीय अधिकृत समक्ष वा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिमा प्रशासकीय अधिकृत समक्ष र निवेदन तोक लगाइ दर्ता गरी सम्बन्धित शाखामा पेश गर्नु पर्दछ । निर्णय गर्ने अधिकारी प्रमुख प्रशासकीय अधिकृत हुनेछ । निवेदनको ढाँचा, लाग्ने दस्तुर र प्रकृया नागरिक वडापत्रमा उल्लेख भए बमोजिम हुनेछ ।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

कार्यालयले गरेको काम कारवाही तथा निर्णय उपर प्रमुख प्रशासकीय अधिकृतले उजुरी सुन्ने व्यवस्था रहेको छ । प्रमुख प्रशासकीय अधिकृतका अतिरिक्त गुनासो अधिकारी वा प्रशासकीय अधिकृतसमक्ष उजुरी वा निवेदन दिन सकिने छ ।

९. सम्पादन गरेका प्रमुख कामहरूको विवरण

आ.व. २०८२।०८३ को प्रथम त्रैमासिकमा नगरपालिकाबाट सम्पादित भएका प्रमुख कार्यहरूको विवरण देहाय बमोजिम छन्।

९.१ भवन तथा शहरी विकास तर्फ :

आ.व. २०८२।०८३ को प्रथम त्रैमासिकमा भवन तथा पूर्वाधार निर्माण तर्फ देहाय बमोजिमका कार्यहरू सम्पन्न भएका छन् ।

- नक्शा पासको निवेदन ६, डिपिसि स्वीकृत ८ वटा, सुपरस्ट्रक्चर अनुमती १ वटा, लोडबेयरिङ्ग निर्माण सम्पन्न ० वटा, अस्थायी टहरो ० वटा, भवन अभिलेखिकरण ० वटा, निर्माण सम्पन्न ६ वटा र आंशिक निर्माण सम्पन्न १ वटा ।

९.२ योजना तथा पूर्वाधार विकास तर्फ :

- आ.व.२०८१/०८२ बाट आ.व.२०८२/०८३ मा दायित्व सिर्जना भएका २१ वटा बोलपत्रका योजनाहरू मध्ये १ वटा योजनाको कार्य सम्पन्न भई भुक्तानी भएको र बाँकी योजनाहरू कार्यान्वयन तथा भुक्तानीको प्रकृत्यामा रहेको ।
- आ.व.२०८२/०८३ को नगरसभाबाट विनियोजन भएका ४२२ वटा योजनाहरू मध्ये ४ वटा योजना उपभोक्ता समिति मार्फत सम्झौता भई कार्य भईरहेको ।
- आ.व.२०८२/०८३ को नगरसभाबाट विनियोजित भएका योजनाहरू मध्ये ८ वटा योजनाहरूको विधुतिय माध्यमबाट बोलपत्र आह्वान गरिएकोमा १ वटा योजनाको सम्झौता भई कार्य भई रहेको र बाँकी ७ वटा योजनाहरू बोलपत्र आह्वानकै चरणमा रहेका छन् ।
- नगर १३ वटै वडामा संचालित तथा सम्पन्न भएका योजनाहरूको नगरस्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिमार्फत नियमित अनुगमन तथा सुपरिवेक्षण गरिएको ।
- योजना बजेट तथा अनुगमन सम्बन्धि दैनिक प्रशासनिक कामकाज गरिएको ।

९.३ राजस्व व्यवस्थापन :

- आ.व. २०८२/०८३ को लागि ढुङ्गा, गिट्टी, बालुवाको बिक्री कार्य मार्फत आन्तरिक राजस्व संकलनका लागि बोलपत्र सूचना प्रकाशन गरिएकोमा उक्त सूचना बमोजिम ठेक्का लाग्न नसकी अमानबाट राजस्व संकलनको कार्य भइरहेको ।
- मिति २०८२ श्रावण १ गते असोज मसान्तसम्म ढुङ्गा, गिट्टी, बालुवा बिक्री बापत रु. ६ करोड ५८ लाख ९ हजार ३ सय ५० रुपैयाँ आन्तरिक राजस्व संकलन गरिएको ।
- मिति २०८२ श्रावण १ गते असोज मसान्तसम्म मनोरञ्जन कर बापत रु. २० हजार रुपैयाँ राजस्व संकलन गरिएको ।
- मिति २०८२ श्रावण १ गते असोज मसान्तसम्म मालपोत, सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, प्रशासनिक सेवा शुल्क दस्तुर लगायतका शिर्षकमा रु. ८० लाख २६ हजार ९ सय ८१ रुपैयाँ पैसा ५६ आन्तरिक राजस्व संकलन गरिएको ।
- आ.व. २०८२/०८३ को श्रावण देखि असोज मसान्तसम्म १ वटा घा वर्गको ईजाजत दर्ता गरिएको ।

- जिल्ला समन्वय समितिको कार्यालय, सि.पा. का प्राविधिक ईन्जिनियर र मेलम्ची नगरपालिकाका प्राविधिक टोलीबाट ईन्द्रावती नदी क्षेत्रमा संचालित क्रसर उद्योग आसपास क्षेत्रमा मौज्दात रहेका नदीजन्य पदार्थको नाँपजाँच गरिएको ।

९.४ शिक्षा तथा खेलकुद :

- शाखाको वार्षिक प्रतिवेदन सम्बन्धी कार्य गरिएको ।
- स्थायी शिक्षकको तलबी प्रतिवेदन तयार गरी सम्बन्धित निकायबाट प्रमाणीत गर्ने कार्य सम्पन्न गरिएको ।
- स्थायी तथा अस्थायी शिक्षक/कर्मचारीहरूको सम्पत्ती विवरण प्रविष्टि एवम् तालुक निकायमा बुझाउने कार्य गरिएको ।
- विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरूको पहिलो त्रैमासिकको तलब/भत्ता निकासा गरिएको ।
- विद्यालयको पहिलो त्रैमासिक परीक्षा सञ्चालन तथा व्यवस्थापन गरिएको ।
- विद्यालयमा रिक्त शिक्षक/कर्मचारीको करार पदपूर्ती सम्बन्धी कार्य गरिएको ।
- एकिकृत शैक्षिक व्यवस्थापन प्रणाली (IEMIS) प्रविष्टि तथा अध्यावधिक सम्बन्धी कार्य गरिएको ।
- शैक्षिक प्रशासनिक कार्यहरू (सरुवा, करार म्याद थप, अभिलेख व्यवस्थापन) गरिएको ।
- विद्यालयहरूको अनुगमन/निरीक्षण (सिकाई उपलब्धि वृद्धि सम्बन्धी वि.व्य.स, शि.अ.सं र शिक्षकहरूलाई १ दिने अणिमुखिकरण) गरिएको ।

९.५ स्वास्थ्य तथा आयुर्वेद :

आ.ब.२०८२/ ८३ को साउन देखि असोज मसान्तसम्म मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाबाट सम्पादित कामहरूको विवरण:

१. स्वास्थ्य तर्फ

क्र.स	कार्यक्रमको विवरण	सञ्चालित मिति	सञ्चालन स्थान	सहभागिता			बजेट खर्च
				जम्मा	म	पु	
१	श्रावण महिनाको मासिक समिक्षा बैठक	२०८१ श्रावण ५ गते	नगरपालिका सभाहल	३४	१३	२१	२९५५०

क्र.स	कार्यक्रमको विवरण	सञ्चालित मिति	सञ्चालन स्थान	सहभागिता			बजेट खर्च
				जम्मा	म	पु	
२	भाद्र महिनाको मासिक समिक्षा बैठक	२०८१ भाद्र ६ गते	नगरपालिका सभाहल	३१	१०	२१	२९८५०
३	स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम	२०८१ भाद्र १२ र १३ गते	नगरपालिका सभाहल	५१	२१	३०	८१४००
४	क्षयरोगको वार्षिक समिक्षा कार्यक्रम	२०८१ भाद्र १८ गते	नगरपालिका सभाहल	३१	१४	१७	३४५००
५	आश्विन महिनाको मासिक समिक्षा बैठक	२०८१ आश्विन १८ गते	नगरपालिका सभाहल	३५	१२	२३	३०३५०

२. आयुर्वेद तर्फ :

नियमित रूपमा आयुर्वेदका स्वास्थ्य संस्थाबाट सेवा प्रवाह हुदाँ ओ.पि.डी.मा महिला ४२५ जना र पुरुष ३१७ जना गरि जम्मा ७४२ जना विरामीहरुको रोग निदान र उपचार सेवा प्रदान गरिएको छ ।

जरायटार आयुर्वेद औषधालयबाट

महिला - ४२५ जना

पुरुष - ३१७ जना

जम्मा - ७४२ जना

क्र.स	सेवा/ कार्यक्रम	पुरुष	महिला	जम्मा
१	स्तनपायी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधी वितरण	-	१७	१७
२	जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्द्धनको लागि रसायन औषधीहरु वितरण	८०	११०	१९०
३	निशुल्क आयुर्वेद गाउँघर क्लिनिक नसर्ने रोग व्यवस्थापन तथा उपचार सेवा कार्यक्रम सेवा प्राप्त गरेका सेवाग्राहीहरुको सङ्ख्या	४३	५४	९७
४	पञ्चकर्म / पूर्वकर्म स्नेहन स्वेदन र शिरोधारा कार्यक्रम	४०	२६	६६
५	योग सेवा	१०	११	२१

९.६ कृषि विकास तर्फ :

- कृषि विकास कार्यक्रम संचालन कार्यविधि, २०८२ का लागि कार्यपालिकाबाट निर्णय भएको ।
- नियमित रूपमा कार्यालयबाट कृषकहरूलाई परामर्श सेवा प्रदान गरिएको ।

९.७ पशु सेवा तर्फ :

- मेलम्ची नगरपालिका, पशु सेवा शाखाले साउन देखि असोज मसान्त सम्ममा २११४ वटा पशुलाई मेडिकल उपचार सेवा, ७९ वटा पशुलाई माइनर सर्जिकल उपचार सेवा, ६६ वटा पशुलाई गाइनोकोलोजिकल उपचार सेवा, २४३५ वटा पशुलाई परजिवी नियन्त्रण सेवा, १२१ वटा पशुलाई पशु बन्ध्याकरण सेवार ८६ वटा पशुको गोबर परिक्षण सेवा प्रदान गरिएको छ ।
- ९८ वटा गाई र ४९ वटा भैंसी मा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको छ ।
- मेलम्ची नगरपालिका वडा नं. १, २, ५, ९, र ११ का ६८७ वटा गाईभैंसीहरूलाई लम्पी स्किन रोग विरुद्धको खोप सेवा प्रदान गरिएको छ ।
- पशु सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत १३ वटै वडाहरूका २३३ जना कृषकको ५८ वटा गाई र १७५ वटा भैंसी गरी जम्मा २३३ वटा गाईभैंसीको सुत्केरी प्रोत्साहन रकम रु.४३१२००/- वितरण गरिएको छ ।

९.८ महिला बालबालिका तथा सामाजिक समावेशीकरण :

- मेलम्ची नगरपालिका स्तरीय नगर बालअधिकार समिति को बैठक २ पटक सम्पन्न गरिएको ।
- मेलम्ची नगरपालिका र अपाङ्ग बाल अस्पतालको संयुक्त लागत साझेदारीमा नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम (CBR), बालबालिकाहरूको स्वास्थ्य उपचार, शिविर संचालन र अपाङ्गता भएका व्यक्तिको शल्यक्रिया र सहायक सामग्री वितरणका लागि अपाङ्ग बाल अस्पतालसंग आ.व.२०८२/८३ को लागि सम्झौता गरिएको ।
- बाबु आमा विहिन बालबालिका संरक्षण कार्यक्रमको लागी सुचना प्रकासन गरिएको ।

- अपाङ्गता परिचयपत्र सिफारिस समन्वय समितिको बैठक १ पटक सम्पन्न गरियो जसबाट 'क' वर्ग ८ जना 'ख' वर्ग ४ जना 'ग' वर्ग ३ जना र 'घ' वर्ग १ जना गरि १६ जनालाई अपाङ्गता परिचयपत्र वितरण को लागि निर्णय गरिएको ।

९.९ सामाजिक सुरक्षा तथा पञ्जीकरण :

- सामाजिक सुरक्षा भत्ता नवीकरण वडा कार्यालय मार्फत सबै वडामा नवीकरण गर्ने कार्य भएको
- जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन गरी ४३६ जना लाभग्राहीहरूलाई राष्ट्रिय परिचयपत्रको सेवा प्रदान गरिएको ।
- जिल्ला प्रशासन कार्यालय र टोली मार्फत विवरण दर्ता गराउनुभएका ४१०० जना नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको ।
- चालु आ.व. को प्रथम त्रैमासिक देखि नै सामाजिक सुरक्षा भत्ता वितरण विद्युतिय भुक्तानी प्रणाली (EFT) को प्रयोग सुरु गरि तपशिल बमोजिमका लाभग्राहीहरूको खातामा रकम जम्मा गरिएको ।

सामाजिक सुरक्षा किसिम	पहिलो त्रैमासिक	
	वितरण गरेको संख्या	वितरण गरेको रकम
अन्य जेष्ठ नागरिक भत्ता	३२७८	३९२५०६२२
जेष्ठ नागरिक भत्ता (दलित)	१७५	१३९६५००
जेष्ठ नागरिक एकल महिला	४०४	३२१३२८०
विधवा	९४७	७५१९८२०
पूर्ण अपाङ्गता भत्ता	११४	१३६०८५६
अति अशक्त अपाङ्गता भत्ता	२७२	१७४०१७२
दलित बालबालिका	२८८	४५१३२२
जम्मा	५४७८	५४९३२५७२

९.१० सहकारी तर्फ :

- सहकारी संस्थाहरूलाई प्राविधिक तथा कानुनी सहायता प्रदान गरिएको ।
- प्रथम त्रैमासिकमा यस मेलम्ची नगरपालिका कार्यक्षेत्र रहेका ३१ वटा सहकारीहरू नविकरण गरि प्रमाणपत्र वितरण गर्ने कार्य गरिएको ।

९.११ ऐन कानूनहरू

यस आ.व. को प्रथम त्रैमासिकमा कुनैपनी ऐन, नियमावली र कार्यविधिहरू निर्माण भएका छैनन् ।

९.१२ वातावरण तथा विपद् व्यवस्थापन :

- मेलम्ची नगरपालिका अन्तर्गत मेलम्ची र इन्द्रावती नदीबाट नदीजन्य पदार्थ (बालुवा, ढुंगा, गिट्टी) को दिगो उत्खनन र व्यवस्थापनका लागि आवश्यक तयारी स्वरूप "वातावरणीय प्रभाव मूल्यांकन (EIA) " तयारी का लागि परामर्शदाताहरूका लागि सर्तसहितको कार्यदिश (TOR) तयार गरिएको छ । साथै यस कार्यका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
- मनसुनजन्य विपद्बाट क्षतिग्रस्त संरचनाहरूको विवरण वडा तहबाट संकलन गरी तत्काल पुनर्निर्माण तथा पुनर्स्थापना गर्नपर्ने आयोजनाको विवरण बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाइएको छ ।
- मेलम्ची नगरपालिका क्षेत्रभित्रका बजारहरूबाट संकलन हुने फोहरमैलाको दिगो र वातावरणमैत्री व्यवस्थापनका लागि कार्यदल गठन गरि अध्ययन सुरु गरिएको छ ।
- गैर-सरकारी संस्थासँगको साझेदारीमा हानि र नोक्सानीको बुझाइ: गैर-आर्थिक दृष्टिकोण र नीतिगत तथा संस्थागत मार्गदर्शन कार्यक्रममा अनुसन्धानकर्ताहरू, स्थानीय जनप्रतिनिधिहरू तथा बाढी-पीडित समुदायका प्रतिनिधिहरूबीच हानि तथा नोक्सानी सम्बन्धि नीतिगत संवाद तथा विचार-विमर्श गरिएको छ ।
- मेलम्ची नगरपालिका भित्र घटेका विपदजन्य घटनाहरूबाट प्रभावित भई लाभग्राही कायम भएका लाभग्राहीहरूको किस्ता सिफारिस गरी आवास पुनर्निर्माणको कार्य अघि बढाइएको छ ।

- मेलम्ची नगरपालिकामा २०७८/०३/०१ गतेको बाढीले विस्थापित भई लाभग्राही कायम भई पुनर्निर्माण कार्य गरीरहेका मध्य निर्माण सम्पन्न भईसकेकाहरुको हकमा २५ जना लाभग्राहीहरुको अन्तिम किस्ताको रकम जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएकोमा बाँकी रहेका ५ जना लाभग्राहीको अन्तिम किस्ता र १ जना को दोश्रो किस्ताको रकम खातामा निकास गरीएको छ ।
- मेलम्ची नगरपालिका हुँदै पाँचपोखरी जाने सडक खण्ड अन्तर्गत मे.न.पा वडा नं १० मेलम्ची- दोभान सडक खण्ड र मे.न.पा वडा नं ०९ को काफ्लेखोला-राम्चे-खाल्डे खोला-मकैबारी सडक खण्डमा भारी वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसी सडक अवरुद्ध भएको, साथै केहि स्थानहरूमा हिलो जमेर सवारीसाधन तथा पैदल यात्रुहरूलाई यात्रा गर्न असहज परिस्थिती उत्पन्न भएकोले, उक्त सडक खण्डहरूमा पहिरो सोर्ने, नाली काट्ने र सफा गर्ने तथा ग्राभेल बिछ्याउने कार्य गरी तत्काल मर्मतसम्भार कार्य गरीएको छ ।
- मेलम्ची नगरपालिका अन्तर्गत पर्ने अन्य विभिन्न मुख्य तथा शाखा सडकहरु वर्षादको कारण पहिरो आई अवरुद्ध भएको समयमा नगरपालिकाको विपद् शाखा अन्तर्गतको प्राविधिकको रहोवरमा नगरपालिकाको जेसीबि प्रयोग गरी सडकहरु पुनः संचालन गरीएको छ ।
- मेलम्ची नगरपालिकाको वडा नं ११ को फटटे र वडा नं ६ को तालामाराङ बजारमा मनसुन पश्चात पुनः ह्युम पाइप बिछ्याई अस्थायी रुपमा बाटो संचालन गरीएको छ ।

९.१३ न्यायिक समिति

कार्यक्रमको विवरण	श्रावण	भदौ	असोज
गत आ.व. को विवाद	९	०	०
विवाद दर्ता	३	०	०
विवाद फछ्छौट	०	०	०
बैठक तथा इजलास	१	१	२
सम्पर्क व्यक्तिहरुको बैठक	०	०	०
मेलमिलापकर्ता नगर सन्जालको बैठक	०	१	०
वडा मेलमिलापकर्ता संयोजक छनोट	०	०	२

९.१४ प्रधानमन्त्री रोजगार कार्यक्रम :

- यस आर्थिक वर्षका लागि कामका लागि पारिश्रमिक आयोजना कार्यान्वयनका लागि १३२५ जना बरोजगार सुचिकृत बेरोजगारहरुलाई वडागत रुपमा विभाजन गरी सबै वडामा सूचिकृतहरुको विवरण पठाइएको ।
- यस नगरपालिका भित्रका ५ जना व्यक्तिलाई अनलाइन श्रम स्वीकृति प्रदान गरिएको ।
- मेलम्ची नगरपालिका भित्र रोजगारीको संख्या बृद्धि गर्नका लागि निजी क्षेत्रहरूसँग साझेदारी गरिएको ।
- वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका १ जना व्यक्तिको परिवारले वैदेशिक रोजगार बोर्डबाट पाउनुपर्ने क्षतिपूर्तिको लागि सहजिकरण गरिएको ।

१०. सूचना अधिकारी, प्रवक्ता र कार्यालय प्रमुखको नाम पद

कार्यालय प्रमुख: प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्र

सूचना अधिकारी : सूचना प्रविधि अधिकृत श्री अर्पना श्रेष्ठ

नगर प्रवक्ता : श्री राजु रायमाझी

११. ऐन नियम कार्यविधि र निर्देशिकाको सूची

आ.व. २०८२/०८३ को प्रथम त्रैमासिकमा कुनैपनी ऐन, नियम, कार्यविधि तथा मापदण्डहरु जारी गरिएको छैन

१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

आ.व. २०८२/०८३ को प्रथम त्रैमासिकमा प्राप्त आम्दानी र खर्चको विवरण ।

(क) आम्दानी तर्फ : ३४ करोड २० लाख ११ हजार ४ सय ७० रुपैया ६८ पैसा ।

(ख) खर्च तर्फ : पूँजीगत ३ करोड ६१ लाख २७ हजार ६ सय ४६ रुपैया र चालुतर्फ १४ करोड ५१ लाख ४७ हजार ४ सय ७७ रुपैया ७२ पैसा गरी जम्मा १८ करोड १२ लाख ७२ हजार १ सय २३ रुपैया ७२ पैसा ।

१३. तोके बमोजिम अन्य कार्यहरु

१४. अधिल्लो आ.व.मा संचालित कार्यक्रमहरु

१५. कार्यालयको वेबसाइट तथा ईमेल :

यस कार्यालयको वेबसाइट www.melamchimun.gov.np रहेको छ । ईमेल ठेगाना : info@melamchimun.gov.np रहेको छ ।

१६. सूचना परियोजनामा प्राप्त भएको वैदेशिक सहायता, ऋण, अनुदान एवम् सम्झौता सम्बन्धी विवरण

कार्यालयमा सूचना सम्बन्धी परियोजनाको लागि हालसम्म वैदेशिक सहायता, ऋण, अनुदान प्राप्त भएको छैन ।

१७. कार्यालयले संचालन गरेको कार्यक्रम र सो को प्रतिवेदन

१८. कार्यालयले वर्गीकरण तथा संरक्षण गरेका सूचनाको विवरण

सूचना अधिकारीको काम, कर्तव्य र अधिकार सम्बन्धी मापदण्ड, २०७७ को बुँदा नं ८ ले तोकेका सूचनाहरू संरक्षण गरिएको छ भने त्यस बाहेकका सबै सूचनाहरू खुल्ला गरेको छ ।

१९. सूचना माग सम्बन्धी निवेदनको विवरण

आ.व. २०८२/०८३ को प्रथम त्रैमासिकमा कुनैपनि सूचना मागको निवेदन प्राप्त भएको छैन ।

२०. कार्यालयका सूचनाहरू अन्य प्रकाशन भएको वा हुने भए सोको विवरण

कार्यालयका सूचना तथा प्रगति विवरणहरू सम्बन्धित निकायमा नियमित पठाउने गरिएको छ ।
वार्षिक रूपमा वार्षिक प्रगति प्रतिवेदन पुस्तक प्रकाशन गरी सार्वजनिक गर्ने गरिएको छ । पहिलो जननिर्वाचित पदाधिकारीहरूको र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो कार्यकालको पाँचवर्षे उपलब्धिहरू संगालेर पुस्तक प्रकाशन गरिएको छ ।

